

अँ - ध्या - रो छ बा - हि - र,  
 यो कु - रा मन - मा राख् - दा  
 वर् - ष - न थाल् - यो पा - नी। म - न  
 आ - नन् - दित हुन् - छौं हा - मी। या - ह -  
 लाग् - ला है घ - र - मै बस् - न - लाई,  
 ले देख् - छन् सा - नो प्र - यास प - नि;  
 त - र जा - नु छ प्र - चार गर् - न  
 बिर् - स - ने - छे - नन् हा - मो मा - या  
 स - बे - रै। (कोरस) स - फल हु - न - लाई छ ज - रु - री  
 या - ह - ले।  
 प्रा - थ - ना, त - या - री। यस - ले दिन् - छ बल हा - मी - ला - ई  
 बढ् - न अ - धि। दिन् - छन् ये - शू - ले डो - ज्याइ हाम् - लाई  
 स्वर - ग - दूत प - ठा - ई; सँ - गै छ म - दत गर् -  
 ने सा - थी, छै - नौं एक् - लो।